STATE OF WISCONSIN

BEFORE THE WISCONSIN EMPLOYMENT RELATIONS COMMISSION

ARTHUR BURDICK,

Complainant,

Vs.

DONALD BEATTY, WILLIAM KNUDSEN, CARMELLA MICHALSKI, LUCIAN BROWN, JR., and LOCAL 150, SERVICE EMPLOYEES INTERNATIONAL UNION,

Respondents.

Case II No. 22788 MP-839 Decision No. 16277-D

NOTICE OF COMMISSION'S CONCLUSIONS OF LAW AND ORDER PURSUANT TO SECTION 111.07(5), STATS.

Examiner Ellen J. Henningsen having, on October 22, 1980, issued her Conclusions of Law and Order, with Accompanying Memorandum, in the above-entitled proceeding, wherein the above-named Respondents were found not to have committed any prohibited practices within the meaning of the Municipal Employment Relations Act; and no petition for review of said Conclusions of Law and Order, with Accompanying Memorandum, having been filed within the twenty day statutory period set forth in Section 111.07(5), Stats.; and no intervening order by the Examiner or the Commission having been issued within said statutory period;

NOW, THEREFORE, the Commission issues the following

NOTICE

That, by operation of Section 111.07(5), Stats., Examiner Henningsen's Conclusions of Law and Order issued in the aboveentitled matter became the Commission's Conclusions of Law and Order on November 12, 1980. 1/

> Given under our hands and seal at the City of Madison, Wisconsin, this 20th day of November, 1980.

WISCONSIN EMPLOYMENT RELATIONS COMMISSION

Slavney,

Torosian, Commissioner Herman

Commissioner

Cóvelli,

^{1/} [See Section 990.001(4)(b), Stats.] Pursuant to Section 111.07(8), Stats., and Section 227.16, Stats., any petition for judicial review must be filed and served on or before December 12, 1980.